

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)  
युएनआई शान्तिमार्ग, काठमाडौं  
मिति २०७९/०४/१९

**लिखित परीक्षा तालिका एवं परीक्षा केन्द्र निर्धारण गरिएको सूचना**  
नेप्सेको मिति २०७८/११/२७ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र.,  
खुला तथा समावेशी तर्फका विभिन्न पदहरूको मिति २०७९/०५/०९  
गते देखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम, परीक्षा केन्द्र निर्धारण  
तथा परीक्षार्थीले पालना गर्नुपर्ने सम्बन्धी सूचना लोक सेवा आयोगको  
वेबसाइट तथा नेप्सेको वेबसाइट [www.nepalstock.com.np](http://www.nepalstock.com.np) मा  
प्रकाशित भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना  
प्रकाशित गरिएको छ ।

**द्रष्टव्य:**

प्रवेशपत्र मिति २०७९/०५/०५ गतेदेखि नेप्से कार्यालयबाट वितरण  
गरिनेछ ।

पदपूर्ति समिति, नेप्से ।



**लोक सेवा आयोग**  
**सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा**  
**परीक्षा संचालन शाखा**



**आ.प्र., खुला र समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना**

क्र.सं.	बिज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
१	८/०७८-७९	आ.प्र.	वरिष्ठ अधिकृत (प्र.), ७	२०७९ भदौ ९ गते विहानको ७:३० बजे (संयुक्त पत्र)	२०७९ भदौ १० गते विहानको ७:३० बजे (संयुक्त पत्र)	७	श्री लोक सेवा आयोग, अनामनगर ।	७६६	७७२
२	१२/०७८-७९	खुला	वरिष्ठ अधिकृत (प्र.), ७			६३		७०१	७६३
३	१३-१५/०७८-७९	खुला तथा समावेशी	अधिकृत (प्र.), ६	२०७९ भदौ ११ गते विहानको ७:३० बजे	२०७९ भदौ १२ गते विहानको ७:३० बजे	७७	श्री लोक सेवा आयोग, अनामनगर ।	६०१	६७७
४	९/०७८-७९	आ.प्र.	वरिष्ठ अधिकृत (प्रा.), ७	२०७९ भदौ १३ गते विहानको ७:३० बजे	२०७९ भदौ १५ गते विहानको ७:३० बजे	३	श्री लोक सेवा आयोग, अनामनगर ।	७७३	७७५
५	१०/०७८-७९	खुला	प्रबन्धक (प्र.), १०			२६		२०१	२२६
६	११/०७८-७९	महिला	सहायक प्रबन्धक (प्र.), ८	२०७९ भदौ १६ गते विहानको ७:३० बजे	२०७९ भदौ १७ गते विहानको ७:३० बजे	७	श्री लोक सेवा आयोग, अनामनगर ।	८०१	८०७

क्र.सं.	बिज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म

**द्रष्टव्यः**

- उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुग्नपर्नेछ ।
- परीक्षा भवनमा **झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान निषेध** गरिएको छ ।
- परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
- वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter)मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै **परिचयपत्र अनिवार्य** रुपमा लिई आउनु पर्नेछ ।
- आयोगबाट जारी भएको **संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७** (संशोधन सहित) को पालना गरी परीक्षा सञ्चालन गरिनेछ ।
- परीक्षार्थीहरू सबैले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेब साइटमा गई विद्यतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रुपमा भर्नुपर्नेछ ।
- कोभिड - १९ संक्रमित उम्मेदवारहरूको लागि विशेष परीक्षा केन्द्रको व्यवस्था गरिने भएकोले त्यस्ता उम्मेदवारहरूले आफू संक्रमित भएको जानकारी श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा अग्रिम रुपमा गराउनु पर्नेछ ।

**कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरू**

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले **अनिवार्य रुपमा** माक्स लगाई आफ्नो प्रयोजनको लागि **स्यानिटाइजर र खानेपानी** समेत लिई आउनु पर्नेछ ।
- परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा **१ घण्टा अगावै** परीक्षा केन्द्रमा आइपुग्न पर्नेछ ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन **२ (दुई) मिटरको दूरी कायम गरी** क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
- परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।